




आर्थिक बर्ष २०७४ / ०७५ को

विनियोजन ऐन



माण्डवी गाउँपालिका

प्युठान जिल्ला

प्रदेश नं. ५

२०७४

माण्डवी गाउँपालिकाको विनियोजन ऐन, २०७४

माण्डवी गाउँ पालिकाको विनियोजन सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको विधेयक

माण्डवी गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यक्रमहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ।

सभाबाट स्वीकृत मिति : २०७४/०५/१७

प्रस्तावना :

माण्डवी गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २९९ को उपधारा (२) बमोजिम माण्डवी गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :-

(१) यस ऐनको नाम “ माण्डवी गाउँपालिकाको विनियोजन ऐन २०७४ ” रहेको छ ।

२. आर्थिक वर्ष २०७४/०७५ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :

(१) आर्थिक वर्ष २०७४/०७५ को निमित्त गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त अनुसूची (१) मा उल्लेखित चालू र पूँजीगत खर्च रकम समेत गरी जम्मा रकम रु. २३,६७,४९,७९८।३२ (अक्षरूपी तेइस करोड सतसठ्ठी लाख एकचालिस हजार सात सय अठार रुपैयाँ बत्तीस पैसा मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन :

(१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिएको रकम आर्थिक वर्ष २०७४/०७५ को निमित्त माण्डवी गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजन रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची १

बकमल २ : +u ;DdGwt

g]kfnsf] ;+ljwfgsf] wf/f 229 -2_ adf]lhd

;+lrt sf]ifaf^ ljlgof]hg x"gl /sd

क्र सं	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूजिगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१		गाउँ कार्यपालिका तथा गाउँपालिका	३०१५००००.००	४२४६४२१८.३२	०.००	७२६१४२१८.३२
२		वडा समिति तथा वडा कार्यालय	४२९२०००.००	४९३६३४००.००	०.००	५३६५५४००.००
३		विषयगत शाखा	०.००	७७०००००.००	०.००	७७०००००.००
४		ऋणको सांवा व्याज भुक्तानी	०.००	०.००	०.००	०.००
५		लगानी शेयर ऋण	०.००	०.००	०.००	०.००
६		सशर्त अनुदान	०.००	६६७८२०००.००	०.००	६६७८२०००.००
७		जनसहभागिता	०.००	१३९९०१००.००	०.००	१३९९०१००.००
८		सामाजिक सुरक्षा	२२००००००.००	०.००	०.००	२२००००००.००
जम्मा			५६४४२०००.००	१८०२९९७१८.३२	०.००	२३६७४१७१८.३२
सामाजिक सुरक्षा सहित प्रतिशत			२३.८४	७६.१६		१००.००
सामाजिक सुरक्षा वाहेक प्रतिशत			१४.५५			